

# एम्नियोसेन्टेसिस

## Amniocentesis

Amniocentesis is a test in which a small amount of amniotic fluid is removed with a thin needle. Amniotic fluid is the fluid that surrounds a baby in the uterus (womb). The sample is sent to a lab and tested for certain birth defects or genetic problems. This test may also be done for other reasons. The results of this test are very accurate.

### There are some risks with this test:

- A leak or infection of the amniotic fluid
- The needle touching the baby
- Early delivery
- Miscarriage

Talk to your doctor about these risks and any other concerns.

### During the Test

Arrive on time for your test. Plan on this test taking about 1 hour.

- You will wear a hospital gown.
- You will lie on your back with your stomach uncovered.
- Your stomach will be cleaned.
- Your doctor will use ultrasound to see your baby and find safe pockets of amniotic fluid. An ultrasound is a picture of your baby using sound waves.
- Your doctor may numb the skin where the needle goes in. You may feel a sting.

एम्नियोसेन्टेसिस एक यस्तो जाँच हो जसमा अल्प मात्रामा भूणजालीय रसलाई एक पातलो सियोले निकालिन्छ। भूणजालीय रस भनेको त्यो द्रव हो जसले पाठेघर (गर्भाशय) -मा भूणलाई छोपेर राख्छ। नमुनालाई प्रयोगशालामा पठाइन्छ अनि कतिपय जन्मजात त्रुटिहरू वा आनुवंशिक समस्याहरूको लागि यसको जाँच गरिन्छ। यो जाँचका परिणामहरू अत्यन्तै सही हुन्छन्।

### यस जाँचका कतिपय जोखिमहरू छन्:

- भूणजालीय रसको चुहावट वा त्यहाँ सङ्क्रमण
- सियोले शिशुलाई स्पर्श गर्नु
- समय-पूर्व प्रसूति
- गर्भपात


यी जोखिमहरू तथा अन्य कुनै चिन्ताहरूको बारेमा तपाईंका डक्टरसित कुराकानी गर्नुहोस्।

### परीक्षण अवधिमा

आफ्नो परीक्षणको लागि समयमा आइपुग्नुहोस। यस परीक्षणका लागि करिब 1 घण्टाअघि आइपुग्ने तयारी गर्नुहोस।

- तपाईंले अस्पतालको गाउन लगाउनु हुनेछ।
- तपाईं आफ्नो पेटलाई उदाङ्गो पारेर उत्तानो भइ पल्टिनुपर्नेछ।
- तपाईंको पेटलाई सफा गरिनेछ।
- तपाईंको डक्टरले तपाईंको शिशुलाई हेर्न तथा भूणजालीय द्रवलाई निकाल्ने सुरक्षित स्थानको पत्तो लगाउनको लागि अल्ट्रासाउँडको उपयोग गर्नेछन्। अल्ट्रासाउँडको प्रक्रिया अन्तर्गत ध्वनि तरङ्गहरूको उपयोग गरेर तपाईंको शिशुको तस्बिर निकालिन्छ।
- तपाईंको डक्टरले सियो पसाउने स्थानको ल्वचालाई अचेत बनाउन सक्छन्। तपाईंलाई तीव्र पीडाको अनुभव हुन सक्छ।

- When the needle enters the uterus, you may feel cramping.
- The doctor will take out a small sample of the fluid and remove the needle. The needle is in for less than 1 minute.
- A monitor will be placed on your stomach for 15 to 30 minutes to check your baby's heartbeat.
- Once the lab tests are complete, your doctor will share the results with you. This may take about 2 weeks.



- सियो गर्भाशयमा प्रवेश गर्दा, तपाईंले ऐंठनको अनुभव गर्न सक्नुहुन्छ।
- डक्टरले अल्प मात्रामा द्रवको नमुना निकालेछन् अनि सियोलाई हटाउनेछन्। सियो 1 मिनटभन्दा कम्ती समयको लागि रहनेछ।
- तपाईंको शिशुको मुटुको धुकधुकी जाँचको लागि तपाईंको पेटमा 15-देखि 30 मिनटसम्म एक मोनिटर अर्थात् उपकरण राखिनेछ।
- प्रयोगशाला जाँचहरू पूर्ण भएपछि, तपाईंको डक्टरले तपाईंसित परिणामहरूलाई साझा गर्नेछन्। यसको लागि लगभग 2 साताहरूको समय लाग्नेछ।

## After the Test

- Rest at home today.
- Drink plenty of liquids.
- If you have cramping, lie on your left side.

## Call your doctor right away if you have:

- Severe cramping
- Fluid leaking from the vagina
- Bleeding from the vagina
- Fever
- Your baby is less active
- Other concerns

Talk to your doctor or nurse if you have any questions or concerns.

## परीक्षणपछि

- आजको लागि घरमा आराम गर्नुहोस्।
- पर्याप्त मात्रामा पानी पिउनुहोस्।
- यदि तपाईंलाई ऐंठन भइरहेको छ भने, देब्रेपटि कोल्टे परेर पल्टिनुहोस्।

## तपाईंलाई यीमध्ये कुनै समस्या हुन्छ भने तुरुन्तै डक्टरलाई कल गर्नुहोस्:

- प्रचण्ड ऐंठन
- योनिबाट द्रवको चुहावाट
- योनिबाट रक्तस्राव
- ज्वरो
- तपाईंको शिशु कम्ती सक्रिय छ
- अन्य चिन्ताहरू

यदि तपाईंसित कुनै प्रश्नहरू वा चिन्ताहरू छन् भने तपाईंका डक्टर अथवा नर्ससित कुराकानी गर्नुहोस्।